



הַלַּיְלָה	אֵלַי	בָּאוּ	אֲשֶׁר-	הַמַּנְשִׁים	אֵינָה	לֹא	וַיֹּאמְרוּ	לוֹט	אֶל-	וַיִּקְרָאוּ	5
रात	तिमीकहाँ	आए	जो-	मानिसहरू	कहाँ-छन्	उनलाई	र-भने	लोटलाई	-	र-बोलाए	
<a href="#">H3915</a>	<a href="#">H0413</a>	<a href="#">H0935</a>		<a href="#">H0376</a>	<a href="#">H0346</a>		<a href="#">H0559</a>	<a href="#">H3876</a>	<a href="#">H0413</a>	<a href="#">H7121</a>	

אֶתָם:	וַנְדַעָה	אֵלַיִנוּ	הוֹצִיאָם
तिनीहरूलाई	र-हामी-चिन्नेछौं	हामीकहाँ	बाहिर-ल्याऊ
<a href="#">H0853</a>	<a href="#">H3045</a>	<a href="#">H0413</a>	<a href="#">H3318</a>

तिनीहरूले उनलाई बोलाए अनि भने, “राती तिम्रो घरमा आएका दुइ मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामी भएकोमा ल्याऊ जसले गर्दा तिनीहरूसित हामी संभोग गर्न चाहन्छौं।”

אֶתְרֵיוֹ:	סָגַר	וַתְדַלֵּת	הַפֶּתַחָה	לוֹט	אֶלְהֵם	וַיֵּצֵא	6
पछाडि	बन्द-गरे	र-ढोका	ढोकातिर	लोट	तिनीहरूकहाँ	र-बाहिर-निस्के	
	<a href="#">H5462</a>		<a href="#">H6607</a>	<a href="#">H3876</a>	<a href="#">H0413</a>	<a href="#">H3318</a>	

तब लूत बाहिर निस्केर घरको ढोका लगाए।

תָּרַעוּ:	אָחִי	נָא	אֶל-	וַיֹּאמֶר	7
दुष्टता	हे-दाजुभाइहरू	कृपया	नगर्नुहोस्-	र-भने	
	<a href="#">H0251</a>	<a href="#">H4994</a>	<a href="#">H0408</a>	<a href="#">H0559</a>	

त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर।

אֶתְהוֹן	נָא	אוֹצִיאָהָ	אִישׁ	וַדַּעוּ	לֹא-	אֲשֶׁר	בְּנוֹת	שָׂחִי	לִי	נָא	הַנְּהַר-	8
तिनीहरूलाई	कृपया	बाहिर-ल्याउँछु-	पुरुष	छैनन्	चिनेका-	जसले	छोरीहरू	दुई	मसँग	कृपया	हेर्नुहोस्-	
<a href="#">H0853</a>	<a href="#">H4994</a>	<a href="#">H3318</a>	<a href="#">H0376</a>	<a href="#">H3045</a>	<a href="#">H3808</a>		<a href="#">H1323</a>	<a href="#">H8147</a>		<a href="#">H4994</a>	<a href="#">H2009</a>	

אֶל-	הָאֵל	לְאֹנְשִׁים	רַק	בְּעֵינֵיכֶם	כִּטּוֹב	לְהוֹן	וַעֲשׂוּ	אֵלֵיכֶם	9
नगर्नुहोस्-	यी	यी-मानिसहरूलाई	मात्र	तिमीहरूका-नजरमा	जे-राम्रो-लागछ	तिनीहरूलाई	र-गर	तिमीहरूकहाँ	
<a href="#">H0408</a>	<a href="#">H0411</a>	<a href="#">H0376</a>	<a href="#">H7535</a>					<a href="#">H0413</a>	

קָרַתִּי:	בְּצֵל	בָּאוּ	כִּן	עַל-	כִּי-	דָּבָר	וַתַּעֲשׂוּ
मेरो-छानाको	छायामा	आएका-छन्	यसैले	-	किनकि-	केही	गर्नुहोस्
<a href="#">H6982</a>	<a href="#">H6738</a>	<a href="#">H0935</a>				<a href="#">H1697</a>	

सुन, कुनै पुरुषसित सहवास नगरेका मेरो दुइ जना छोरीहरू छन्। म तिमीहरूलाई सुम्पिदिनेछु र आफ्नो इच्छा अनुसार जे गर्न मन लाग्छ तिनीहरूसित गर। तर यी मानिसहरू जो मेरो घरमा आएका छन् तिनीहरूलाई केही नगर, तिनीहरूको रक्षा मैले गर्नु नै पर्छ।”

נָרַע	עָתָה	שָׂפוֹט	וַיִּשְׁפֹּט	לְנוֹר	בָּא-	הָאֵתָה	וַיֹּאמְרוּ	הַלָּא	נָשׁ-	וַיֹּאמְרוּ	9
गर्नेछौं-नराम्रो	अब	न्यायै-	र-न्याय-गर्छ	बस्न	आयो-	एउटा	र-भने	हट	पर-	र-तिनीहरूले-भने	
	<a href="#">H6258</a>	<a href="#">H8199</a>	<a href="#">H8199</a>		<a href="#">H0935</a>	<a href="#">H0259</a>	<a href="#">H0559</a>	<a href="#">H1973</a>	<a href="#">H5066</a>	<a href="#">H0559</a>	

הַדְּלֵת:	לְשֹׁכֵר	וַיִּנְשָׂא	מֵאֵד	בְּלוֹט	בְּאִישׁ	וַיַּפְצְרוּ	מִהֵם	לְ
ढोका	भौच	र-नजिक-आए	धैरे	लोटलाई	मानिसलाई	र-जोडले-थिचे	तिनीहरूभन्दा	तिमीलाई
	<a href="#">H7665</a>	<a href="#">H5066</a>	<a href="#">H3966</a>	<a href="#">H3876</a>	<a href="#">H0376</a>	<a href="#">H6484</a>	<a href="#">H1992</a>	

घेरेका मानिसहरूले भने, “हामीलाई बाटो देऊ! हाम्रो बाटोबाट पर सर।” तब सदोमका ती मानिसहरूले भने, “यी मानिस हाम्रो शहरमा पाहुना भएर आएका हुन् अनि अहिले हाम्रो न्यायाधीश यी को हुन? अब हामी तिम्रोसित तिनीहरूसित भन्दा अशिष्ट व्यवहार गर्ने छौं।” त्यो भीडले लूतमाथि एकसाथ घचेटेर ढोका भत्काएर खोल्ने चेष्टा गरे।

הַדְּלֵת	וְאֵת-	הַבַּיְתָה	אֵלֵיהֶם	לוֹט	אֶת-	וַיִּבְיֵאוּ	יָדָם	אֶת-	הַמַּנְשִׁים	וַיִּשְׁלְחוּ	10
ढोका	र-	घरभित्र	आफूकहाँ	लोटलाई	—	र-भित्र-ल्याए	हात	—	मानिसहरूले	र-पसारे	
	<a href="#">H0853</a>		<a href="#">H0413</a>	<a href="#">H3876</a>	<a href="#">H0853</a>	<a href="#">H0935</a>	<a href="#">H3027</a>	<a href="#">H0853</a>	<a href="#">H0376</a>	<a href="#">H7971</a>	

סָגַרָו:  
बन्द-गरे  
[H5462](#)

तब ती भित्र भएका मानिसहरूले ढोका उघारे र लूतलाई भित्र ताने र ढोका थुने।

וַיִּלְאֵן	גָּדוֹל	וַעֲדָה	מִקְטָן	בְּסֻגְרוֹתַיִם	הַכּוֹס	הַבַּיִת	פְּתַח	אֲשֶׁר־	הָאֲנָשִׁים	וַאֲתֵּר־	11
र-थाके	ठूलासम्म	र-	सानादेखि	अन्धोपनले	हिकाए	घरको	ढोकामा	जो-	मानिसहरूलाई	र-	
<a href="#">H3811</a>		<a href="#">H5704</a>		<a href="#">H5575</a>	<a href="#">H5221</a>		<a href="#">H6607</a>		<a href="#">H0376</a>	<a href="#">H0853</a>	

הַפְּתַח:  
ढोका  
[H6607](#)

לְמַצָּא  
खोज्न  
[H4672](#)

त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।

וְכָל	וּבְנֵי־חַיִל	וּבְנֵי־חַיִל	חָתָן	פֹּה	לְמִי	עַד	לֹא־	אֶל־	הָאֲנָשִׁים	וַיֵּאמְרוּ	12
र-सबै	र-छोरीहरू	र-छोराहरू	जुवाइँ	यहाँ	तिम्रो	को-	अरू	लौतलाई	-	मानिसहरूले	र-भने
<a href="#">H3605</a>	<a href="#">H1323</a>		<a href="#">H2860</a>	<a href="#">H6311</a>		<a href="#">H4310</a>	<a href="#">H5750</a>	<a href="#">H3876</a>	<a href="#">H0413</a>	<a href="#">H0376</a>	<a href="#">H0559</a>

הַמְּקוֹם:  
यो-ठाउँबाट  
[H4725](#)

מִן־  
-

הוֹצֵא  
बाहिर-निकाल  
[H3318](#)

בְּעִיר  
सहरमा

לְמִי  
तिम्रो

אֲשֶׁר־  
जो-

तब ती भित्र भएका दुइजना मानिसहरूले लूतलाई भने, “तिम्रो घरमा अरू कोही मानिसहरू छन्? तिम्रा ज्वाइँहरू, छोरा-छोरीहरू अनि जो पनि यस शहरमा छन् भने तिनीहरूलाई शहर छोडनु भनीदेऊ,

פָּנִי	אֶת־	צִעַקְתֶּם	גְּדֹלָה	כִּי־	הַיָּה	הַמְּקוֹם	אֶת־	אֲנִי־הָנִי	מִשְׁחָתִים	כִּי־	13
अगाडि	—	तिनीहरूको-चित्कार	बढेको-छ	किनकि-	यो	यो-ठाउँ	—	हामी	नाश-गर्दैछौं	किनकि-	
<a href="#">H6440</a>	<a href="#">H0854</a>	<a href="#">H6818</a>	<a href="#">H1431</a>		<a href="#">H2088</a>	<a href="#">H4725</a>	<a href="#">H0853</a>	<a href="#">H0587</a>	<a href="#">H7843</a>		

לְשַׁחֲתָהּ:  
नाश-गर्न  
[H7843](#)

יְהוָה  
परमप्रभुले

וַיִּשְׁלַחְנוּ  
र-पठाउनुभयो  
[H7971](#)

יְהוָה  
परमप्रभुको  
[H3068](#)

शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”

מִן־	צֵא	קוֹמוּ	וַיֵּאמְרוּ	בְּנֵי־חַיִל	לְקַחְתִּי	חַתְּנֵי	אֶל־	וַיִּבְרַח	לֹא־	וַיֵּצֵא	14
-	बाहिर-निस्क	उठ	र-भने	छोरीहरूका	लिनेहरू	जुवाइँहरूसँग	-	र-बोले	लौत	र-बाहिर-गए	
	<a href="#">H3318</a>		<a href="#">H0559</a>	<a href="#">H1323</a>	<a href="#">H3947</a>	<a href="#">H2860</a>	<a href="#">H0413</a>	<a href="#">H1696</a>	<a href="#">H3876</a>	<a href="#">H3318</a>	

בְּעֵינַי  
नजरमा

כִּמְצָחָק  
ठट्टा-गर्ने-जस्तो  
[H6711](#)

וַיְהִי  
र-भयो  
[H1961](#)

הָעִיר  
सहरलाई

אֶת־  
—

יְהוָה  
परमप्रभुले  
[H0853](#)

יְהוָה  
नाश-गर्दैहुनुहुन्छ

כִּי־  
किनकि-

הַיָּה  
यो  
[H2088](#)

הַמְּקוֹם  
यो-ठाउँबाट  
[H4725](#)

חַתְּנֵי:  
जुवाइँहरूका  
[H2860](#)

तब लूत बाहिर गए अनि आफ्नो ज्वाइँहरूलाई भने, “उठ अनि यो शहर छोडिदेऊ किनभने परमप्रभुले यस शहरलाई नष्ट पार्नु हुँदैछ।” तर उसका ज्वाइँहरूले सोचे उनी ठट्टा गरिरहेका छन्।

אֲשַׁחֲתָא	אֶת־	קָח	קוֹם	לְאֵמֶר	בְּלֹא־	הַמְּלָאכִים	וַיֵּאָצֵּו	עָלָה	הַשֹּׁחַר	וּכְמוֹ	15
तिम्री-पत्नीलाई	—	लेऊ	उठ	भनेर	लौतलाई	दूतहरूले	र-हतार-गराए	भयो	बिहान	र-जब	
<a href="#">H0802</a>	<a href="#">H0853</a>	<a href="#">H3947</a>		<a href="#">H0559</a>	<a href="#">H3876</a>	<a href="#">H4397</a>	<a href="#">H0213</a>	<a href="#">H5927</a>	<a href="#">H7837</a>	<a href="#">H3644</a>	

הָעִיר:  
सहरको  
[H5771](#)

בְּעֵינַי  
अधर्ममा  
[H5595](#)

תִּסְפֶּה  
नाश-हुनेछौ

פֶּן־  
नत्र-

הַנְּמַצָּאת  
भेटिएका  
[H4672](#)

בְּנֵי־חַיִל  
छोरीहरूलाई  
[H1323](#)

שָׂרִי  
दुई  
[H8147](#)

וַאֲתֵּר־  
र-  
[H0853](#)

अर्को बिहानै उज्यालो हुन लागदा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमिहरू यो शहरसितै नष्ट हुने छैनौ।”

בְּחִמְלָתָא	בְּנִתָּיו	שְׁתֵּי	וּבִירָא	אִשְׁתּוֹ	וּבִירָא	בִּירוֹ	הָאֲנָשִׁים	וַיַּחֲקוּ	וַיִּתְמַהֲמַה	16
कूपामा	छोरीहरूका	दुई	र-हातमा	पत्नीको	र-हातमा-	उनको-हातमा	मानिसहरूले	र-समाते	र-ढिलाइ-गरे	
<a href="#">H2551</a>	<a href="#">H1323</a>	<a href="#">H8147</a>	<a href="#">H3027</a>	<a href="#">H0802</a>	<a href="#">H3027</a>	<a href="#">H3027</a>	<a href="#">H0376</a>	<a href="#">H2388</a>	<a href="#">H4102</a>	

יְהוָה	עָלָיו	וַיִּצְאֶהוּ	וַיִּנְחָהוּ	מִחוּץ	לְעִיר :
परमप्रभुको	उनीमाथि	र-बाहिर-निकाले	र-छोडिदिए	बाहिर	सहरको
<a href="#">H3068</a>		<a href="#">H3318</a>	<a href="#">H3240</a>	<a href="#">H2351</a>	

तर लूतले शहर छोड्न आनाकानी गरे। उनी दोमनमा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुराक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो।

וַיְהִי	כְּהוֹצִיאָם	אֹתָם	הַחוּצָה	וַיֵּאמְרוּ	הַמַּלְאָכִים	עָלָה	נִפְשָׁם	אֶל-	תְּבִיט	17
र-भयो	जब-बाहिर-निकाले	तिनीहरूलाई	बाहिर	र-भन्नुभयो	भाग	-	तिम्रो-प्राणको-लागि	नहेर्नु-	हेर्नु	
<a href="#">H1961</a>	<a href="#">H3318</a>	<a href="#">H0853</a>	<a href="#">H2351</a>	<a href="#">H0559</a>	<a href="#">H4422</a>		<a href="#">H5315</a>	<a href="#">H0408</a>	<a href="#">H5027</a>	

אֶחָדֵיהֶם	וְאֶל-	תַּעֲמֹד	בְּכָל-	הַכְּבֹד	הַהָרָה	הַמַּלְאָכִים	פָּן	תִּסְפָּה :
पछाडि	र-नरोकिनु-	रोकिनु	सबै-	मैदानमा	पहाडतिर	भाग	नत्र-	नाश-हुनेछौ
	<a href="#">H0408</a>	<a href="#">H5975</a>	<a href="#">H3605</a>	<a href="#">H3603</a>	<a href="#">H2022</a>	<a href="#">H4422</a>	<a href="#">H6435</a>	<a href="#">H5595</a>

यसर्थ ती दुइ स्वर्गदूतहरूले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फेकेर नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियौ भने तिमीहरू शहरसितै नष्ट हुनेछौ।”

וַיֵּאמְרוּ	לֹוט	אֲלֵהֶם	אֶל-	נָא	אֲדַנִּי :
र-भने	लोटले	तिनीहरूलाई	नगर्नुहोस्-	कृपया	हे-प्रभु
<a href="#">H0559</a>	<a href="#">H3876</a>	<a href="#">H0413</a>	<a href="#">H0408</a>	<a href="#">H4994</a>	<a href="#">H0136</a>

तर लूतले ती दुई स्वर्गदूतहरूलाई भने, “महाशयहरू हो, यति टाडासम्म भाग्न मलाई कर नलगाउनु होस्।

הִנֵּה-	נָא	מִצָּא	עֲבַדְתָּ	חַן	בְּעֵינַי	וַתִּגְדַּל	חַסְדְּךָ	אֲשֶׁר	עָשִׂיתָ	19
हेर्नुहोस्-	कृपया	पायो	तपाईंको-दासले	अनुग्रह	तपाईंको-नजरमा	र-बढायो	तपाईंको-कृपा	जुन	गर्नुभयो	
<a href="#">H2009</a>	<a href="#">H4994</a>	<a href="#">H4672</a>	<a href="#">H5650</a>	<a href="#">H2580</a>	<a href="#">H1431</a>					

עֲמֹדֵי	לְהַחֲיוֹת	אֶת-	נִפְשֵׁי	וְאֲנֹכִי	לֹא	אֹכְלִי	הַהָרָה	פָּן	תִּדְבַקְנִי	הָרַעָה
मसँग	बचाउन	—	मेरो-प्राण	र-म	सक्दिनँ	सक्दिनँ	पहाडतिर	नत्र-	अनिष्ट-आइपुग्छ	विपत्ति
<a href="#">H5978</a>	<a href="#">H2421</a>	<a href="#">H0853</a>	<a href="#">H5315</a>	<a href="#">H0595</a>	<a href="#">H3808</a>	<a href="#">H3201</a>	<a href="#">H2022</a>	<a href="#">H6435</a>	<a href="#">H1692</a>	

וַמָּתִי :  
र-मर्छु  
[H4191](#)

म तपाईंको दासप्रति तपाईंहरू मेरो बचाऊको निम्ति अत्यन्तै दयालु हुनुहुन्छ। तर म यहाँदेखि पर्वतसम्म भागेर जान सक्तिन। यदि म अत्यन्तै ढिलो भएर पर्वतमा पुग्नु नसकेर केही हुनु गएँ भने? म मर्ने छु।

הִנֵּה-	נָא	הָעִיר	הַזֹּאת	קְרִבָּה	לְלוֹם	שָׁמָּה	וְהִיא	מִצְעָר	אֲמַלְטָה	נָא	שָׁמָּה	20
हेर्नुहोस्-	कृपया	सहर	यो	नजिक-छ	भाग	त्यहाँ	र-त्यो	सानो-छ	भागन-दिनुहोस्-	कृपया	त्यहाँ	
<a href="#">H2009</a>	<a href="#">H4994</a>		<a href="#">H2063</a>	<a href="#">H7138</a>	<a href="#">H5127</a>	<a href="#">H8033</a>	<a href="#">H1931</a>	<a href="#">H4705</a>	<a href="#">H4422</a>	<a href="#">H4994</a>	<a href="#">H8033</a>	

הָלֹא	מִצְעָר	הוּא	וַתְּחִי	נִפְשֵׁי :
के-होइन	सानो	त्यो	र-बाँचेछ	मेरो-प्राण
<a href="#">H3808</a>	<a href="#">H4705</a>	<a href="#">H1931</a>	<a href="#">H2421</a>	<a href="#">H5315</a>

हेर्नुहोस्! यस ठाउँको नजिकै एउटा एकदमै सानो शहर छ र मलाई त्यहाँसम्म मात्र जानु दिनुहोस्। म त्यस शहरसम्म भाग्नु सक्छु र सुरक्षित रहन्छु।”

וַיֵּאמְרוּ	אֵלָיו	הִנֵּה	נִשְׁאָתִי	פָּנָיִךְ	נָם	לְדַבֵּר	הוּא	לְבַלְתִּי	הַפְּכִי	21
र-भन्नुभयो	उनलाई	हेर्नुहोस्	स्वीकारेको-छु	तिम्रो-अनुरोध	पनि	यो-कुराको-लागि	यो	नउल्टाउन	पल्टाउनु	
<a href="#">H0559</a>	<a href="#">H0413</a>	<a href="#">H2009</a>	<a href="#">H5375</a>	<a href="#">H6440</a>	<a href="#">H1571</a>	<a href="#">H1697</a>	<a href="#">H2088</a>	<a href="#">H1115</a>	<a href="#">H2015</a>	

אֶת-  
הָעִיר  
אֲשֶׁר  
:בָּרַתְּ  
—  
सहरलाई  
जसको  
बारेमा-बोल्थौ  
[H0853](#)  
[H1696](#)

स्वर्गदूतले लूतलाई भने, “हेर, म तिमीलाई त्यसो गर्नु दिनेछु। म त्यो शहरलाई नाश पार्दिन।

על-	שָׁמָּה	בְּאֵרָה	עַד-	הַבְּרָר	לְעִשׂוֹת	אוֹכְלֵי	לֹא	כִּי	שָׁמָּה	הַמְּלִט	מִהָרָ	22
-	त्यहाँ	तिमी-पुग्दा	सम्म-	केही	गर्न	सक्दिने	सक्दिने	किनकि	त्यहाँ	भाग	हतार-गर	
	<a href="#">H8033</a>	<a href="#">H0935</a>	<a href="#">H5704</a>	<a href="#">H1697</a>		<a href="#">H3201</a>	<a href="#">H3808</a>		<a href="#">H8033</a>	<a href="#">H4422</a>		
								זֶעַר:	הָעִיר	שֵׁם-	קָרָא	כִּן
								सोअर	सहरको	नाम-	राखियो	यसैले
								<a href="#">H6820</a>		<a href="#">H8034</a>	<a href="#">H7121</a>	

तर त्यहाँ छिटो पुग। तिमीहरू त्यस शहर नपुग्ज्जेलसम्म म सदोम नाश पार्न सक्तिन।” (सानो शहर हुनाले यसको नाउँ सोअर हो।)

זֶעַר:	בָּא	וְלוֹט	הָאָרֶץ	עַל-	יָצָא	הַשָּׂמֶשׁ	23
सोअरमा	पसे	र-लोट	पृथ्वीमाथि	-	उदायो	घाम	
<a href="#">H6820</a>	<a href="#">H0935</a>	<a href="#">H3876</a>	<a href="#">H0776</a>		<a href="#">H3318</a>	<a href="#">H8121</a>	

घाम झुल्कँदै गर्दा लूत सोअर शहरभित्र पस्दै थिए।

מִן-	יְהוּדָה	מֵאֵת	וְאֵשׁ	נִפְרִית	עֲמֹרָה	וְעַל-	סְדוֹם	עַל-	הַמְּטוֹר	וַיְהִי	24
-	परमप्रभुबाट	-	र-आगो	गन्धक	गमोरामाथि	र-	सदोम	-	वर्षाए	र-परमप्रभुले	
	<a href="#">H3068</a>	<a href="#">H0854</a>	<a href="#">H0784</a>	<a href="#">H1614</a>	<a href="#">H6017</a>		<a href="#">H5467</a>		<a href="#">H4305</a>	<a href="#">H3068</a>	
										הַשָּׁמַיִם:	
										आकाशबाट	
										<a href="#">H8064</a>	

त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो।

הָעָרִים	יִשְׁבִּי	כָּל-	וְאֵת	הַכְּכָר	כָּל-	וְאֵת	הָאֵל	הָעָרִים	אֶת-	וַיַּהַפְּכֵהוּ	25
सहरहरूका	बासिन्दाहरूलाई	सबै-	र-	मैदानलाई	सबै-	र-	ती	सहरहरूलाई	-	र-पल्टाइदिनुभयो	
	<a href="#">H3427</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H3603</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H0411</a>		<a href="#">H0853</a>	<a href="#">H2015</a>	
										הָאָרֶץ:	
										भूमिका	
										र-बिरुवाहरू	
										<a href="#">H0127</a>	<a href="#">H6780</a>

यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेसी उद्भिद्हरू र मानिसहरू सबै नष्ट पार्नुभयो।

וַתִּבֶּט	אֶתָּו	מֵאֶחָד	וַתִּהְיֶי	נִצִּיב	מִלְּחָ:	26
र-हेरिन्	उनकी-पत्नीले	पछाडिबाट	र-भइन्	स्तम्भ	नूनको	
<a href="#">H5027</a>	<a href="#">H0802</a>		<a href="#">H1961</a>	<a href="#">H5333</a>	<a href="#">H4417</a>	

जब तिनीहरू भागदै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन्।

וַיִּשְׂכַּם	אַבְרָהָם	בְּבֹקֶר	אֵל-	הַמְּקוֹם	אַשְׁרֵ-	עָמַד	שָׁם	אֶת-	פָּנָי	יְהוּדָה:	27
र-बिहान-उठे	अब्राहाम	बिहान	-	ठाउँतिर	जहाँ-	उभिएका-थिए	त्यहाँ	-	अगाडि	परमप्रभुको	
<a href="#">H7925</a>	<a href="#">H0085</a>	<a href="#">H1242</a>	<a href="#">H0413</a>	<a href="#">H4725</a>		<a href="#">H5975</a>	<a href="#">H8033</a>	<a href="#">H0854</a>	<a href="#">H6440</a>	<a href="#">H3068</a>	

त्यसै दिन बिहानै अब्राहाम त्यस ठाउँमा गए जहाँ तिनी परमप्रभुको सामुन्ने उभिएका थिए।

וַיִּשְׁקֶף	עַל-	פָּנָי	סְדוֹם	וְעֲמֹרָה	וְעַל-	כָּל-	פָּנָי	אַרְץ	הַכְּכָר	וַיִּרְא	וַהֲגִה	28
र-हेरे	-	तर्फ	सदोम	र-गमोराको	र-	सबै-	तर्फ	भूमि	मैदानको	र-देखे	र-हेर	
<a href="#">H8259</a>		<a href="#">H6440</a>	<a href="#">H5467</a>	<a href="#">H6017</a>		<a href="#">H3605</a>	<a href="#">H6440</a>	<a href="#">H0776</a>	<a href="#">H3603</a>	<a href="#">H7200</a>	<a href="#">H2009</a>	
								הַכְּבָשָׁן:				
								भट्टीको				
								भट्टीको-धुवाँ-जस्तो				
								पृथ्वीको				
								धुवाँ				
								उठिरहेको-थियो				
								<a href="#">H5927</a>				
								<a href="#">H7008</a>				
								<a href="#">H0776</a>				

अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धुवाँको मुसलो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयंकर आगोबाट निस्किएको धुवाँ जस्तो लाग्यो।

וַיִּשְׁלַח र-पठाउनुभयो H7971	אֲבָרְהָם अब्राहामलाई H0085	אֶת- — H0853	אֱלֹהִים परमेश्वरले H0430	וַיִּזְכֹּר र-सम्झनुभयो H2142	הַכֶּכָּר मैदानका H3603	עָרֵי सहरहरू H0853	אֶת- — H0853	אֱלֹהִים परमेश्वरले H0430	בְּשַׁחַת नाश-गर्दा H7843	וַיְהִי र-भयो H1961
	לוֹט: लोट H3876	בְּהֵן तिनमा H2004	וַיִּשָּׁב बसेका-थिए H3427	אֶת- जसमा- H0853	הָעָרִים सहरहरूलाई H0853	בְּהַפְּרָן पल्टाउँदा H2015	הַהַפְּכָה विनाशको H2018	מִתּוֹךְ बीचबाट H8432	לוֹט लोटलाई H3876	אֶת- — H0853

त्यस बेसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउँनु भयो। लूत बेसीको शहरहरूमा बसो-बास गर्दथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो।

וַיַּעַל र-गए H5927	לוֹט लोट H3876	מִצּוֹעַר सोअरबाट H6820	וַיִּשָּׁב र-बसे H3427	בְּהָר पहाडमा H2022	וַשְׁתִּי र-दुई H8147	בְּנִתּוֹ छोरीहरू H1323	עִמּוֹ उनीसँग H0430	כִּי किनकि H0369	יָרָא डराए H3372	לְשֹׁבֵת बस्न H3427	בְּצוֹעַר सोअरमा H6820
וַיִּשָּׁב र-बसे H3427	בְּמַעְרָה गुफामा H4631	הוּא उनी H1931	וַשְׁתִּי र-दुई H8147	בְּנִתּוֹ: छोरीहरू H1323							

लूत सोअरमा बस्न डराए र आफ्नी दुवै छोरीहरू लिएर पर्वतको ओडारमा बस्न गए।

וַתֵּאמֶר र-भनिन् H0559	הַבְּכִירָה जेठीले H1067	אֶל- — H0413	הַצְּעִירָה कान्छीलाई H6810	אָבִינוּ हाम्रो-बुबा H0001	זָקֵן बूढा-हुनुभयो H2204	וְאִישׁ र-पुरुष H0376	אִין छैन H0369	בְּאָרֶץ पृथ्वीमा H0776	לְבוֹא आउन H0935	עָלִינוּ हामीकहाँ H0935
כָּל- सबै- H3605	הָאָרֶץ: पृथ्वीको H0776	כְּדָרָךְ चालअनुसार H1870								

एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कही पनि पुरुष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन्। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन।

לָכֵה आऊ H3212	נִשְׁקָה पिलाऔं H8248	אֶת- — H0853	אָבִינוּ हाम्रा-बुबालाई H0001	יִין दाखमद्य H3196	וַנִּשְׁכְּבֶהָ र-सुतौं H7901	עִמּוֹ उहाँसँग H0430	וַנְּחִיחָהּ र-बचाऔं H2421	מֵאָבִינוּ बुबाबाट H0001	זָרַע: सन्तान H2233
----------------------	-----------------------------	--------------------	-------------------------------------	--------------------------	-------------------------------------	----------------------------	----------------------------------	--------------------------------	---------------------------

यसर्थ हामीले हाम्रो पितालाई दाखरस पियाएर मताऊँ र तिनीसित सम्बन्ध गरौं। यसरी हाम्रो परिवारलाई जीवित राख्न आफ्नो पितालाई प्रयोग गर्न सक्छौं।”

וַתִּשְׁקֵן र-पिलाइन् H8248	אֶת- — H0853	אָבִיהָ आफ्ना-बुबालाई H0001	יִין दाखमद्य H3196	בַּלַּיְלָה त्यो-रात H3915	הוּא त्यो H1931	וַתִּבֹּא र-गइन् H0935	הַבְּכִירָה जेठी H1067	וַתִּשְׁכַּב र-सुतिन् H7901	אֶת- — H0854	אָבִיהָ बुबासँग H0001
וְלֹא- र-थाहा- H3808	יָרַע पाएनन् H3045	בְּשֹׁכְבָהּ उनी-सुत्दा H7901	וּבְלִוְמָה: र-उठ्दा							

त्यस रात यी दुइ दिदी-बहिनीहरूले आफ्नो पितालाई मद्य दिएर पूरा मताए। तब दिदी चाँहि आफ्नो पिताको ओछ्यानमा गई अनि उनीसित सहवास गरी। लूत यति मातेका थिए कति बेला छोरी आई र गई उनलाई थाहा भएन।

וַיְהִי र-भयो H1961	מִמְּחֻלָּת भोलिपल्ट H4283	וַתֵּאמֶר र-भनिन् H0559	הַבְּכִירָה जेठीले H1067	אֶל- — H0413	הַצְּעִירָה कान्छीलाई H6810	הֵן- हेर- H2005	שְׁכַבְתִּי सुतौं H7901	אֶת- — H0854	אָבִי बुबासँग H0001
נִשְׁקָנוּ पिलाऔं H8248	יִין दाखमद्य H3196	גַּם- आज- H1571	הַלַּיְלָה रात-पनि H3915	וּבְאֵי र-जाऊ H0935	שְׁכַבְתִּי सुत H7901	עִמּוֹ उहाँसँग H0430	וַנְּחִיחָהּ र-बचाऔं H2421	מֵאָבִינוּ बुबाबाट H0001	זָרַע: सन्तान H2233

अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतौं। आज राती, फेरि उनलाई मताऊँ अनि तिमी उनको ओछ्यानमा जान सक्छौं अनि उनीसित शारीरिक सम्पर्क राख्नसक्छौं। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।”

עֲמוֹ उहाँसँग	וְהַשְׁכֵּב र-सुतिन्	הַצֵּעִירָה कान्छी	וְתָקַם र-उठिन्	יָיַן दाखमद्य	אֲבִיהֶן आफना-बुबालाई	אֶת- —	הָהוּא त्यो	בַּלַּיְלָהָ त्यो-रात	נָם पनि	וְהַשְׁלִיךְ र-पिलाइन्	35
	<a href="#">H7901</a>	<a href="#">H6810</a>		<a href="#">H3196</a>	<a href="#">H0001</a>	<a href="#">H0853</a>	<a href="#">H1931</a>	<a href="#">H3915</a>	<a href="#">H1571</a>	<a href="#">H8248</a>	
								וּבְקִמָּה: र-उठ्ठा	בַּשְׁכָּבָה उनी-सुत्दा	יָדַע पाएनन्	וְלֹא- र-थाहा-
								<a href="#">H7901</a>	<a href="#">H3045</a>	<a href="#">H3808</a>	

त्यस राती ती दुइ बहिनीहरूले आफ्नो पितालाई दाखरस पियाएर मताएर अनि सानी चाँहि छोरी उनको ओछ्यानमा गई र सहवास गरी। तर फेरि लूत यति साहो मातेका थिए कति बेला को केटी उनको ओछ्यानमा सुत्न आई अनि उठेर गई उनलाई पत्तै भएन।

וְהָרִיחַ र-गर्भवती-भइन्	שָׁרִי दुई	בְּנוֹת- छोरीहरू-	לוֹט लोटका	מֵאֲבִיהֶן: बुबाबाट	36
<a href="#">H2029</a>	<a href="#">H8147</a>	<a href="#">H1323</a>	<a href="#">H3876</a>	<a href="#">H0001</a>	

लूतका दुबै छोरीहरू गर्भवती भए अनि तिनीहरूका पिता तिनीहरूको नानीहरूका पिता थिए।

וְתֵלֵךְ र-जन्माइन्	הַבְּכִירָה जेठीले	בֵּן छोरो	וְתַקְרָא र-राखिन्	שְׁמוֹ उसको-नाम	מוֹאָב मोआब	הוּא त्यो	אֲבִי- बुबा-हो-	מוֹאָב मोआबका	עַד- आज-	הַיּוֹם: सम्म	37
<a href="#">H3205</a>	<a href="#">H1067</a>		<a href="#">H7121</a>	<a href="#">H8034</a>	<a href="#">H4124</a>	<a href="#">H1931</a>	<a href="#">H0001</a>	<a href="#">H4124</a>	<a href="#">H5704</a>	<a href="#">H3117</a>	

जेठी छोरीले छोरो जन्माई र उसको नाउँ मोआब राखी। मोआब आजका सबै मोआबी मानिसहरूको पिता हुन्।

וְהַצֵּעִירָה र-कान्छीले	נָם- पनि-	הוּא उनले	יִלְדָה जन्माइन्	בֵּן छोरो	וְתַקְרָא र-राखिन्	שְׁמוֹ उसको-नाम	בֵּן-עַמִּי बेन्-अम्मी	הוּא त्यो	אֲבִי बुबा-हो	בְּנֵי- छोराहरू-	38
<a href="#">H6810</a>	<a href="#">H1571</a>	<a href="#">H1931</a>	<a href="#">H3205</a>		<a href="#">H7121</a>	<a href="#">H8034</a>	<a href="#">H1151</a>	<a href="#">H1931</a>	<a href="#">H0001</a>		
			עַמּוֹן अम्मोनका	עַד- आज-	הַיּוֹם: सम्म	ס ।					
			<a href="#">H5983</a>	<a href="#">H5704</a>	<a href="#">H3117</a>						

सानी छोरीले पनि छोरो जन्माई र उसको नाउँ बेनअमी राखी। बेनअमी आजका सबै अम्मोनी मानिसहरूका पिता हुन्।